



“बेरोजगारसँग रोजगार, उत्पादनसँग बजार तथा आर्थिक अभावसँग सिवाईसी लघुवित्त”

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड Cyc Nepal Laghubitta Bittiya Sanstha Ltd.

Head office: Pokhara Metropolitan city-08, Kaski, Phone: 061-590894, 590895

Website: www.cyclnbsl.org.np, Email: info@cyclnbsl.org.np

Quarterly Financial Statement (Unaudited)

As at end of Second Quarter (2079/09/30) for the fiscal year 2079/2080 (Rs. in '000')

S. N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	4347782.39	4261620.06	2976081.87
1.1	Paid-up Capital	121641.84	121641.84	82108.24
1.2	Proposed Bonus Share	36492.55	-	-
1.3	Reserves and Surplus	247460.41	295950.04	256538.23
1.4	Borrowings	1772047.17	1789176.77	1019235.42
1.5	Deposits (a+b)	1578669.45	1471404.49	1114173.86
	a. Domestic Currency	1578669.45	1471404.49	1114173.86
	b. Foreign Currency			
1.6	Income Tax Liabilities	10228.21	41090.97	24927.95
1.7	Other Liabilities	581242.76	542355.94	479098.17
2	Total Assets (2.1 to 2.7)	4347782.39	4261620.06	2976081.87
2.1	Cash & Bank Balance	171450.19	170208.41	99228.95
2.2	Money at call and short Notice			
2.3	Investments			
2.4	Loans & Advances	4015545.25	3925435.60	2774055.86
2.5	Fixed Assets	37566.34	29958.18	20497.21
2.6	Non-Banking Assets			
2.7	Other Assets	123220.61	136017.87	82299.86
3	Profit and Loss Account			
3.1	Interest income	277240.48	136292.74	163263.36
3.2	Interest Expense	155746.32	75853.78	59182.74
A	Net Interest Income (3.1-3.2)	121494.16	60438.96	104080.62
3.3	Fees Commission and Discount	1948.04	646.18	1201.65
3.4	Other Operating Income	36910.85	20406.82	31227.33
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	160353.05	81491.96	136509.60
3.6	Staff Expenses	81156.25	43020.85	51054.28
3.7	Other Operating Expenses	26408.98	11365.42	21206.22
C	Operating profit Before Provision (B-3.6-3.7)	52787.82	27105.69	64249.10
3.8	Provision for Possible Loss (Net)	14777.02	2824.08	
D	Operating profit (C-3.8)	38010.80	24281.61	64249.10
3.9	Non-Operating Income/Expenses (Net)	-128.54	-254.08	
3.10	Write Back of Provision for Possible Loss (Net)			28076.64
E	Profit From Regular Activities (D+3.9+3.10)	37882.26	24027.53	92325.74
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	37882.26	24027.53	92325.74
3.12	Provision For Staff Bonus	3788.23	2402.75	9232.57
3.13	Provision For Tax	10228.21	6487.43	24927.95
G	Net Profit/Loss (F-3.12 -3.13)	23865.82	15137.34	58165.22
4	Ratios			
4.1	Capital Fund to RWA	8.46%	9.08%	9.38%
4.2	Non-Performing Loan (NPL) to Total Loan	4.62%	2.87%	1.92%
4.3	Total Loan Loss Provision to total NPL	91.89%	136.95%	164.26%
4.4	Cost of Funds	9.44%	8.74%	7.57%
4.5	CD Ratio (Calculated as per NRB Directives)	254.36%	266.78%	248.98%

Note:

- If the Statutory audit supervisory authority notify and remarks to change, unaudited financial statement will be changed accordingly.
- Previous period figures are regrouped or rearranged wherever necessary.

Interest Rate		
1	Deposit	4% to 13.30%
2	Loan & Advance	12.5% to 15%

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

आ.ब. २०७५/०८० को दोश्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण

क) वासलात तथा नाफा/ नोक्सान विवरण यसै साथ छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आमदानी (वार्षिकीकरण गर्दा) रु.	३९.२४	मूल्य आमदानी अनुपात	४९.५४
प्रति शेयर नेटवर्थ	३३३.४३	तरलता अनुपात	१२.०६
प्रति शेयर कुल सम्पत्तिको मूल्य रु.	३५७४.२५		

२. व्यवस्थापकिय विश्लेषण:

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धी विवरण: कारोवारको वृद्धि सँगै संस्थाको मौज्जात सम्बन्धि आमदानी र तरलतामा सकारात्मक परिवर्तन देखिएको छ ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: बेरोजगारलाई रोजगार, उत्पादनलाई बजार तथा आर्थिक अभावसँग सिवाईसी लघुवित्त भन्ने मुलभावका साथ नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृति प्राप्त यस वित्तीय संस्थाले ६९ जिल्लामा १०२ वटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरूमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासको अन्तसम्ममा संस्थाले कुल ८९,३८६ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्वलाई थप प्रभावकारी रूपमा संचालन गरी कर्मचारीहरूलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा संलग्न गराई सन्तुष्ट सदस्य नै संस्थाको दिगो विज्ञापनको आधारलाई कार्यान्वयन गर्ने ।

ग) बिगतको अनुभवबाट संगठित संस्थाको नाफा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक: हाल बजारमा देखिएको तरलता अभाव तथा कर्जा लगानीमा निर्धारित ब्याजदरको सीमाले पर्न सक्ने असरबाट संस्था सचेत रही संस्थाले आगामी कार्ययोजना तय गरेको छ । कर्जाको दोहोरोपनालाई निरुत्साहित गरी गुणस्तरमा अभिवृद्धि गर्न संस्थाले कर्जा सूचना केन्द्रमा समन्वय गरी कर्जा सूचना आदान प्रदान गर्दै आएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

क) यस अवधिसम्म संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्धा दायर भएको छैन ।

ख) यस संस्थाको संस्थापक/संचालकले वा संस्थापक/संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्धा दायर गरेको वा भएको बारे कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विवरण:

क) धितो पत्र बजारमा भएको संगठित संस्थाको शेयर कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा: यस लघुवित्त वित्तीय संस्थाको शेयर कारोवार सम्बन्धमा खुला बजारको मुल्य मान्यता अनुसार हुने गरेको छ ।

ख) त्रैमासिक अवधिमा शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार संख्या:

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोवार दिन	कारोवार किता संख्या
२७३४.८०	१८६८.००	१९४४.००	२३	१४८९०७

५. समस्या तथा चुनौती: लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धात्मक वातावरणले अधिक कर्जा भार रहेको, विपन्न वर्गसम्म लघुवित्त सेवा पुऱ्याउन वर्तमान प्रतिस्पर्धात्मक वातावरणले संचालन लागत बढाएको छ । आ.ब. २०७९/८० को दोस्रो त्रैमाससम्म पनि तरलतामा देखिएको चरम समस्याको कारणले संस्थाको आर्थिक गतिविधि एवम् कर्जा लगानी र असुलीमा कठिनाई भईरहेको छ ।

६. संस्थागत सुशासन: संस्था संस्थागत सुशासन परिपालनका लागि सदैव प्रतिबद्ध रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरू र संस्थाको सञ्चालक समितिबाट समय समयमा पारित नीति नियम तथा कार्यविधिहरूलाई संस्थाले पूर्ण रूपमा पालना गर्दै आएको छ । संस्थाको संचालक समिति, आन्तरिक लेखापरीक्षण समिति र व्यवस्थापन समूह संस्थामा संस्थागत सुशासन कायम राख्न प्रतिबद्ध छ । संस्थासँग भएका लिखित नीति, नियम र निर्देशिकाहरूले संस्थाको सुशासनको सुनिश्चितता गरेको छ ।

७. सत्य तथ्यताका सम्बन्धमा प्रबन्ध संचालकको उद्घोष: आजको मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु, मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्यपूर्ण छन् र लगानीकर्ताहरूलाई सु-सूचित भई निर्णय लिन आवश्यक कुनै विवरण वा सूचना तथा जानकारीहरू लुकाईएको छैन ।